

संवत् २०७७ साल बैशाख २६ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

१. मुख्यमन्त्री रोजगार कार्यक्रम (पहिलो संशोधन) निर्देशिका, २०७६ स्वीकृत गर्ने।
२. भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत जेष्ठ अधिकृत राजपत्राङ्कित द्वितीय श्रेणीका सिनियर डिभिजनल इन्जिनियर श्री धर्मेन्द्र कुमार झालाई अर्को व्यवस्था नभएसम्मका लागि निजामति सेवा ऐन, २०४९ को दफा १३ बमोजिम निजामति सेवा नियमावली, २०५० को नियम ४६ अनुसार मन्त्रालयको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्न पाउने गरी भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव पदमा कायम मुकायम मुकरर गरिएको व्यहोरा समर्थन गर्ने र सो को जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिने।
३. कर्णाली प्रदेश सार्वजनिक निकायको बैठक तथा कार्यक्रम संचालन कार्यविधि, २०७७ स्वीकृत गर्ने।
४. प्रदेश सभा, कर्णाली प्रदेशको छैटौँ अधिवेशन मिति २०७७/०२/११ गते आइतबार दिनको ०३.०० बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्ने गरि आह्वान गर्न नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुखज्यू समक्ष सिफारिस गर्ने।
५. COVID -19 संक्रमण रोकथाम तथा प्रतिकार्याथ अस्पतालहरूको पूर्वाधार विकासको लागि बजेट उपलब्ध गराउने।
६. प्रदेश मन्त्रालयहरूबीचको समन्वय, अभिलेख र प्रदेशको समग्र प्रशासन सञ्चालनलाई अझ सहज बनाउन नेपाल सरकारबाट प्रदेश मन्त्रालयहरूमा खटिने सचिवहरूलाई सोझै मन्त्रालयमा नखटाइ प्रदेश सरकारको केन्द्रीय निकायको रूपमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने र प्रदेश सरकारबाट प्रदेश सरकारका मन्त्रालयहरूमा पदस्थापन हुने गरी नेपाल सरकारबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाउने व्यवस्था हुनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने।
७. प्रदेशमा रहेका संघीय सरकारका सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सम्बन्धमा "प्रदेशभिन्न संघीय सरकार र प्रदेश सरकारका एउटै प्रकृतिको कार्य गर्ने समान स्वरूपका फरक-फरक कार्यालय तथा निकायहरू रहँदा काममा दोहोरोपना हुने, समान प्रकृतिको कार्यमा समन्वय अभाव रहने, साथै स्रोतसाधनको दोहोरो र अनावश्यक उपयोग समेत देखिने अवस्था रहेकोले प्रदेशको विकास निर्माण सम्बन्धी कार्यमा दोहोरोपना हटाउन, प्रदेशको स्रोतसाधन बृद्धि गरी सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन प्रदेशमा रहेका संघीय सरकारका सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरू स्रोतसाधन सहित प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग अनुरोध गर्ने।

**द्रष्टव्यः निर्णयसँग सम्बन्धित थप विवरण सम्बन्धित मन्त्रालयबाट उपलब्ध हुनेछन्।**